



सिस्ने गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: २

संख्या: २

मिति: २०७६/०४/०१

भाग-१

सिस्ने गाउँपालिकाको आर्थिक ऐन, २०७६

सिस्ने गाउँपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

प्रस्तावना: सिस्ने गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न बाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम सिस्ने गाउँ सभाले यो ऐन बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम " सिस्ने गाउँपालिकाको आर्थिक ऐन, २०७६" रहेको छ।

(२) यो ऐन २०७६ साल श्रावण १ गतेदेखि सिस्ने गाउँपालिका क्षेत्रमा लागु हुनेछ।

२. सम्पत्ति कर: गाउँपालिकाका क्षेत्रभित्र अनुसूची (१) बमोजिम एकिकृत सम्पत्ति कर/घरजग्गा कर लगाइने र असूल उपर गरिनेछ ।
३. भूमि कर (मालपोत): गाउँपालिका क्षेत्रभित्र अनुसूची (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।
४. घर बहाल कर: गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले बहालमा दिएकोमा अनुसूची (३) बमोजिम घर जग्गा बहाल कर लगाइने र असूल गरिनेछ ।
५. व्यवसाय कर: गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा अनुसूची (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
६. जडिबुटी, कवाडी र जीवजन्तु कर: गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोबार गरेवापत अनुसूची (५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
७. सवारी साधन कर: गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची (६) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
८. विज्ञापन कर: गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची (७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
९. मनोरन्जन कर: गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूची (८) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१०. बहाल बिटौरी शुल्क: गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचीमा भएको व्यस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
११. पार्किङ शुल्क: गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूची (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१२. ट्रेकिङ्ग, कोयोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिप फ्लायर र न्याफ्टीङ्ग शुल्क: गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ्ग, कायोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर

र न्याफ्टीङ्ग सेवा वा व्यवसाय संचालन गरेवारत अनुसूची (११) बमोजिमको शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१३. सेवा शुल्क, दस्तुर: गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूची १२ मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१४. पर्यटन शुल्क: सिस्ने गाउँपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण गरेका उद्यान, पार्क, चिडियाखाना, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, संग्रहालय जस्ता सम्पदा उपयोग गरेवापत पर्यटकहरुबाट अनुसूची १३ मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१५. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।
१६. फोहोरमैला व्यवस्थापन शुल्क: सिस्ने गाउँपालिकाका शहरी बस्तिहरुको फोहोर व्यवस्थापनका लागि अनुसूची १४ बमोजिमको फोहोरमैला शुल्क लगाइनेछ ।
१७. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुने छ ।

	राजस्वका क्षेत्रहरु		करका दरहरु	कैफियत
	अनुसूची १	सम्पत्ति कर		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	पक्कीघर	RCC ढलान घर (प्रति तला)	१०	
२	पक्कीघर	माटोर ढुङ्गाले बनेको तर प्लाष्टर गरिएको	८	
३	कच्चीघर	माटो र ढुङ्गालेबनेको, सिलेट/ ढुङ्गाले छाएको	७	
४	कच्ची घर	माटो र ढुङ्गाले बनेको, जस्ता पाताको छांना भएको	६	
५	कच्ची घर	माटो र ढुङ्गाले बनेको, खरको छांना भएको घर	५	
६	पुरानो घर अभिलेखीकरण	नक्सापास नगरी बनाएका	५ प्रति	

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

		पुराना घर	वर्ग फिट	
	अनुसूची २	भूमिकर (मालपोत)		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	जग्गा रजिष्ट्रेशन शुल्क		४.००%	
२	मालपोतकर	अब्बल (५०० ब.मि.)	१५	
		दोयम (५०० ब.मि.)	१२	
		सीम (५०० ब.मि.)	१०	
		चाहार (५०० ब.मि.)	८	
३	जग्गा दा.खा.	कूल मुल्यको	०.५%	सरकारी कार्यालयलाई निशुल्क
	अनुसूची ३	घर बहाल कर		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	बहाल कर	कोठा वा घरभाडाको	१० %	
		घर वा भवनको प्रकार	अनुमानित घर भाडा (प्रतिकोठा)	
क	"क" श्रेणीका मुख्य बजार क्षेत्रमाछिप्रिदह, चोकबजार, कमलदह, पोखरा र गाउँपालिकाकार्यालय रहेको क्षेत्र वरिपरि	आवास	२०००	
		पसल/व्यवसाय	३५००	
		ठूलोघुम्ती/ढिपली	१०००	
		सानोघुम्ती /ढिपली (एक सटर वा सोभन्दा सानो आकार)	५००	
ख	"ख" श्रेणीका अन्यमुख्य बजार क्षेत्र (नायगाड, सिस्नेरी, धपे)	आवास	५००	
		पसल/व्यवसाय	१०००	
		घुम्ती /ढिपली	५००	
ड	अन्य	ग्यारेज	१०००	
		घुम्ती /ढिपली	२००	

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

	अनुसूची ४	व्यवसाय कर		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	गल्ला/किराना पसल	थोक	३०००	
		खुद्रा	१५००	
		कम पूँजीभएका किराना (ग्रामीण) (१ लाखभन्दा कम)	५००	
२	कपडा/फेन्सी/जुत्ता चपल/ब्याग/कस्मेटिक पसल	थोक	५०००	
		खुद्रा	१०००	
३	लेडिज/जेन्सपार्लर/सैलुन व्यवसाय	पार्लरतथा कपाल काट्ने व्यवसाय	५००	
४	होटल व्यवसाय	लजिङ्गफुडिङ्ग सेवाको होटल	५०००	
		खाना, चिया, नास्ता होटल	२५००	
		चिया, नास्ता पसल	५००	
	उद्योग	क्रसरउद्योग	१००००	
		ग्रिलउद्योग	२५००	
		काष्ठ/फर्निचर (ठूला पूँजी)	३०००	
		काष्ठ/फर्निचर (साना पूँजी)	२०००	
		कागजउद्योग	२५००	
		पानी उद्योग	५०००	
		स्थानीय कच्चा पदार्थमा आधारित अन्य उद्योगहरु	२०००	
		उद्योग तथा व्यवसाय सञ्चालन अनुमति प्रदान	०.२प्रति शत	
६	ढुंगा तथा गिट्टी बालुवा बिक्री	प्रति ट्रिप	६००	
७	सिलाइ कटाई	टेलरिङ्गसुविधा	१०००	
		साधारणसिलाई कटाई	५००	
८	मदिरा पसल	वितरक	१५०००	
		थोकबिक्रेता	१००००	

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

		खुद्रा	५०००	
९	औषधी/एग्रोभेट/आयुर्वेदिक औषधी पसल	बढीपूँजी (५ लाख भन्दा माथि)	५०००	
		कमपूँजी (५ लाख भन्दा कम)	२०००	
	क्लिनिक		५०००	
	पोलिक्लिनिक		१००००	
	सामुदायिक अस्पताल		१५०००	
१०	इलेक्ट्रोनिक पसल (मोबाइल, घडी, अडियो, भिडियो आदि)	बढीपूँजी (५ लाख भन्दा माथि)	५०००	
		कमपूँजी (५ लाख भन्दा कम)	२५००	
११	इलेक्ट्रोनिक व्यवसाय (हाउस वायरिङ समेत)	बढीपूँजी (५ लाख भन्दा माथि)	२५००	
		कमपूँजी (५ लाख भन्दा कम)	१५००	
१२	पेट्रोलियमपदार्थ	पेट्रोल पम्प (आधिकारिक बिक्रेता)	१५०००	
		पेट्रोल पम्प (साधारण बिक्रेता)	१००००	
		प्याड बिक्रेता	५०००	
		ग्याँस सिलिण्डर सब डिलर	५०००	
		मट्टितेल मात्र बिक्री	१५००	
१३	हार्डवेयर/मेशिनरी/स्यानिटरी/मार्बल/स्टिल/आल्मुनियम पसल	थोक	१००००	
		खुद्रा	५०००	
१४	भाँडा पसल (सबै खाले)	थोक	५०००	
		खुद्रा	१०००	
१५	स्टेशनरी तथा पुस्तक पसल	थोक	२५००	
		खुद्रा	१५००	
१६	पार्किङ व्यवसाय		५००	
१७	फलफूल तथा तरकारी पसल	थोक	१०००	
		खुद्रा	५००	
१८	पानी घट्ट	६ महिनाभन्दा कम चलने	३००	
		६ महिनाभन्दा बढी चलने	५००	

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

१९	वित्तीयक्षेत्र	वित्तीय संस्था स्थापना/ सञ्चालन सहमति वा अनुमति	२०००	
		बहुउद्देश्यीय सहकारी दर्ता	५०००	
		बचत तथा ऋण सहकारी फाइनेन्स कम्पनी	३०००	
		मनिट्रान्सफर, लघु वित्त	२०००	
२०	निजी(संस्थागत)शैक्षिक संस्था दर्ता		१५०००	
२१	शैक्षिक संस्था (संस्थागत)कक्षा थप	प्रति कक्षा संख्या	२०००	
२२	शैक्षिक संस्था कक्षाथप (सामुदायिक)	प्रति कक्षा संख्या	१०००	
२३	मिल	कुटानी /पिसानी	१०००	
		पेलानी	१५००	
२४	सुनचाँदी पसल	गरगहना निर्माण तथाखरिद बिक्री	१५००	
२५	मर्मत पसल	मोटर पार्टस बिक्रीतथा मर्मत	१५००	
२६	पेन्टर पसल	पेन्टिङ/साइन बोर्डतथा ब्यानर लेखे काम	१५००	
२७	मासु पसल (फ्रेस हाउस)	मासु बेच्ने पसल	२०००	
२८	बधशाला	मासु काटेर थोकमा बिक्री गर्ने	१००००	
२९	निर्माण व्यवसाय	"घ" वर्गकोनिर्माण व्यवसाय दर्ता शुल्क	१५०००	
		निर्माण व्यवसायसूचीकृत	७०००	
३०	पुल हाउस व्यवसाय	पुल हाउस लगायतकाव्यवसाय	५०००	
३१	झोला कुम्लाकोव्यापारी	पटके शुल्क प्रतिपटक (रसिद अनिवार्य गाउँपालिकाभर १५ दिनसम्म लागू हुने)	१०००	
	पशु चौपाया	बथानमा हुने व्यापार(प्रति)	रु २०	
३२	अन्य नतोकिएको व्यवसाय	यस ऐनमा उल्लेख भएबाहेक	३०००	
३३	छापाखाना तथा अफसेट प्रेस	छपाइसम्बन्धी व्यवसाय	१००००	
नोट: व्यवसाय दर्ता गरेपछि प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने छ।				

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

अनुसूची ५		जडिबुटी, कवाडी र जीवजन्तु कर		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	जडिबुटी	पाँचऔंले, घोडाताप्रे, सतुवा, वनआलु लगायतका सबै प्रकारका जडिबुटीहरुको प्रचलित बजार मूल्यको	५.००%	
	भीर मौरीको मह	प्रचलित बजार मूल्यको (न्यूनतम)	५.००%	
२	काठ	प्रतिघन फिट	५	
३	कवाडीमाल	सिसा, कागज, प्लाष्टिक प्रति किलो	०.५	
४	खोटो	प्रति लिटर/किलो	५	
५	कानुनले निषेध गरेको बाहेक अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, छाला, प्वाँख	कूल मूल्यको	२.००%	
अनुसूची ६		सवारी साधन कर		
क्र.सं.	विवरण	विस्तृतविवरण		
१	होर्डिङबोर्ड	प्रतिवर्ग फिट	५०	
२	रङ्गिन विज्ञापन (फ्लेक्स)	प्रतिवर्ग फिट	२५	
३	अन्य पोष्टर, पम्पलेट	प्रतिवर्ग फिट	१०	
अनुसूची ७		विज्ञापन कर		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	मेला महोत्सव	प्रतिदिन	१०००	
२	खेलकूद लगायत अन्य मनोरञ्जनात्मककार्यक्रम	प्रति कार्यक्रम	१०००	
३	क्यारम बोर्ड	प्रतिक्यारम बोर्ड	१०००	
अनुसूची ८		मनोरञ्जन कर		
क्र.सं.	विवरण	विस्तृत विवरण		

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

१	टहरा नबनाई सार्वजनिक जग्गा बहाल (मुख्य बजार)	(वार्षिक) प्रति वर्ग मिटर	५०	
२	टहरा नबनाई सार्वजनिक जग्गा बहाल (मुख्य बजार बाहेक)	(वार्षिक) प्रति वर्ग मिटर	२५	
३	सार्वजनिक स्थलमा ढुङ्गा गिट्टीबालुवा थुपारे वापत	प्रति दिन	१०	
४	निर्माण, रेखदेख मर्मत सम्भार खर्च	अनुसूची ३ को घर बहाल करमातोकिएको न्यूनतम् भाडा दर बमोजिम		
	अनुसूची ९	बहाल बिरौटी कर		
१	टहरा नबनाई सार्वजनिक जग्गा बहाल (मुख्य बजार)	वार्षिक प्रति वर्ग मिटर	५०	
२	टहरा नबनाई सार्वजनिक जग्गा बहाल (मुख्य बजार)	वार्षिक प्रति वर्ग मिटर	२५	
३	सार्वजनिक स्थलमा ढुङ्गा, गिट्टी, बालुवा थुपारे वापत	प्रतिदिन	१०	
	अनुसूची १०	पार्किङ शुल्क		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	दुई पाङ्ग्रे सवारी साधन	प्रति घण्टा रु	५	
	चार पाङ्ग्रे सवारी साधन	प्रति घण्टा रु	१५	
नोट: सरकारी सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन				
	अनुसूची ११	ट्रेकिङ, कोयोडिक, क्यनोइड, बन्जी जम्पिङ, जिप फ्लायर च्याफिटिङ		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	स्वदेशी	प्रति दिन प्रति व्यक्ति	२०	
२	विदेशी	प्रति दिन प्रति व्यक्ति	१००	
	अनुसूची १२	सेवा शुल्क		
क्र.सं.	विवरण	विस्तृतविवरण		
१	प्रमाणितशुल्क	नाता प्रमाणित गर्ने	१५०	

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

२		जन्म मिति प्रमाणित गर्ने, गराउने	१५०	
३		विवाहित प्रमाणित	२००	
४		अविवाहित प्रमाणित गर्ने	५००	
५		घर पाताल प्रमाणित गर्ने	३००	
६		व्यक्तिगत विवरण प्रमाणित गर्ने	२००	
७		जीवितसँगको नाता प्रमाणित गर्ने	१५०	
८		हकवाला वा हकदार प्रमाणित गर्ने	५००	
९		कागज र मन्जुरीनामा प्रमाणित गर्ने	२००	
१०		जग्गा मूल्याङ्कन सिफारिश प्रमाणित गर्ने	५००	
११		आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित	०	
१२		संरक्षक प्रमाणित गर्ने	१५०	
१३		आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित	५०००	
१४	सिफारिश शुल्क	अंग्रेजी माध्यममा सिफारिश तथा प्रमाणित गर्ने	३००	
१५		अपाङ्ग सिफारिश	०	
१६		नाबालक परिचयपत्र सिफारिश	५०	
१७		व्यक्तिगत संरक्षक सिफारिश गर्ने	०	
१८		संस्थागत संरक्षक सिफारिश गर्ने	१५०	
१९		नागरिकता सिफारिश	१५०	
२०		नागरिकता प्रतिलिपी सिफारिश	१५०	
२१		वैवाहिक अङ्गकृत नागरिकता सिफारिस	२००	
२२		छात्रवृत्ति सिफारिश (विपन्न छात्रवृत्ति निशुल्क)	१५०	
२३		बहाल करको लेखाजोखा सिफारिश	१५०	

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

२४	मोही लगत कट्टाको सिफारिश	१५०	
२५	घरजग्गा करको लेखाजोखा गरी सिफारिस गर्ने	२००	
२६	व्यापार व्यवसाय बन्दभएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिश गर्ने	१००	
२७	मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने	५००	
२८	अपाङ्गता सिफारिस	निःशुल्क	
२९	सिप आर्जन तथा शैक्षिक अवसरका लागि आवेदन सिफारिस	निःशुल्क	
३०	निःशुल्क स्वास्थ्य उपचार सिफारिश	०	
३१	सशुल्क स्वास्थ्य उपचार सिफारिस	१००	
३२	पुर्जामा पक्की घर कायम गर्न सिफारिस (प्रति वर्ग मि) घरले चर्चेको	५	
३३	पुर्जामा कच्ची घरकायम गर्न सिफारिस (प्रति वर्ग मि)	३	
३४	चार किल्ला सिमानाकायम/प्रमाणित	५००	
३५	फरक-फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिश	२००	
३६	नाम, थर वा जन्ममिति संशोधनको सिफारिश	२००	
३५	अस्थायी/स्थायी बसोबास सिफारिश	१५०	
३७	जग्गा दर्ता सिफारिश	३००	
३८	जग्गाधनी पूर्जाहराएको सिफारिश	२००	

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

३९		कित्ताकाट गर्न सिफारिश	२००	
४०		नामसारी गर्न सिफारिस	२००	
४१		जग्गाको हक सम्बन्धमा सिफारिस	२००	
४२		मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस	१५०	
४३		जीवित रहेको सिफारिश	१५०	
४४		उद्योग ठाउँसारी गर्नसिफारिश	५००	
४५		विद्यालय खोल्न सिफारिस	५००	
४६		विद्यालयको कक्षा कोठा थप्न सिफारिस (प्रति कक्षा)	५००	
४७		विद्यालय ठाउँसारी गर्न सिफारिस	२००	
४८		पालन पोषणका लागि सिफारिस	०	
४९		धारा जडानको लागि सिफारिस	५०	
५०		विद्युत जडानको लागि सिफारिस	५०	
५१		संस्था दर्ता सिफारिश	५००	
५२	शिक्षा सम्बन्धी	कक्षा ८ को मार्कसीटप्रतिलिपी	२००	
५३		शिक्षक सरुवा सहमति/अनुमति (मा.वि.)	१५००	
५४		शिक्षक सरुवा सहमति/अनुमति (आ.वि.)	१०००	
५५	कोठा खोल्ने कार्य/रोहबरमा बस्ने		५००	
५६	सर्जिमिन मुचुल्का		५००	
५७	योजना सम्झौता सिफारिस		२००	
५८	योजना/ कार्यक्रमको भुक्तानी/फरफारक	सिफारिस शुल्क	२००	
		१ लाख सम्म	५००	जाँचपास फरफारक शुल्क
		१ देखि ५ लाखसम्म	१०००	जाँचपास फरफारक शुल्क
		५ देखि १० लाखसम्म	२०००	जाँचपास फरफारक शुल्क
		१० लाखभन्दा माथि	५०००	जाँचपास

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

				फरफारक शुल्क
५९	नेपाल सरकारको नाममाबाटो कायम सिफारिश		५००	
६०	उद्योग दर्ता सिफारिस		५००	
६१	कोर्ट फि मिनाहासिफारिस		०	
६२	मिलापत्र शुल्क		५००	
६३	चौपाया सम्बन्धी सिफारिस	प्रति चौपाया	२०	
६४	आयात निर्यातमा चौपाया स्वास्थ्य जाँच तथा निकासी प्रति चौपाया सिफारिश शुल्क	भैंसी/राँगो	२००	
		भैंसी/राँगो (१ देखि २ वर्ष)	१००	
		गाई/गोरु	५०	
		बाख्रा/भेडा/खसी/बोका	५०	
		कुखुरा/हाँस	५	
		कुखुरा/हाँस चल्ला	१	
६५	घर जग्गा नक्सा पास दस्तुर	पक्की घर (नयाँ) रु	३ प्रति वर्ग फिट	
		पक्की घर (पुराना)	५ प्रति वर्ग फिट	
६६		कच्ची घर	१०००	
६७	घर सम्पन्न सिफारिस	पक्की घर	१०००	
६८		कच्ची घर	५००	
६९	व्यक्तिगत घटना दर्ता जरिवाना शुल्क (३५ दिनभित्र निशुल्क)	जन्म दर्ता	५०	
७०		मृत्यु दर्ता	५०	
७१		विवाह दर्ता	५०	
७२		बसाइसराइ (आउने/जाने)	५०	
७३		सम्बन्ध बिच्छेद	५०	
७४	व्यक्तिगत घटना दर्ता प्रतिलिपी (विपत्ति तथा प्रकोपबाट नष्ट भएको प्रमाणित भएमा निःशुल्क)		३००	
	अनुसूची १३	पर्यटन शुल्क		

खण्ड २, सिस्ने गाउँपालिका, श्रावण ०१ गते २०७६ साल, संख्या २

क्र.सं.	विवरण	विस्तृत विवरण		
१	दृष्यावलोकन	स्वदेशी	१०	
		विदेशी	१००	
२	अध्ययन भ्रमण	स्वदेशी	१०	
		विदेशी	१००	
	अनुसूची १४	फोहोर मैला व्यवस्थापन शुल्क		
क्र.सं.	विवरण	विस्तृत विवरण		
१	होटल व्यवसाय	वार्षिक	५००	
२	पसल	वार्षिक	२००	
३	घरबाट निस्कने फोहर	वार्षिक	१००	

प्रमाणीकरण मिति: २०७६।०४।०९

आज्ञाले,
बिमला रोका श्रेष्ठ
प्रमुख प्रशासकीय अधिकृत